



नेपाल राजपत्र

श्री ५ को सरकारद्वारा प्रकाशित

खण्ड ४४) काठमाडौं, माघ ६ गते २०५१ साल (अतिरिक्ताङ्क ४७ (ख))

भाग ३

श्री ५ को सरकार

अर्थ मन्त्रालयको सूचना

श्री ५ को सरकारले बिक्री कर ऐन, २०२३ को बफा २१ ले दिएको अधि-कार प्रयोग गरी नेपालमा उत्पादन हुने औद्योगिक वस्तुहरू निकासी गर्ने उद्योग र व्यापारीलाई बेहान्य बमोजिमको प्रमाणित कागजात पेश गरेमा (उद्योगको हकमा मास्केवारी दिदा र व्यापारीको हकमा छूटको प्रमाण माग गर्दा) बिक्रीकर नलाग्ने निर्णय गरेकोले यो सूचना प्रकाशित गरेको छ ।

भारत बाहेक अन्य विदेश निकासीमा (एल. सी. मार्फत हुने)

१. एल. सी. को प्रमाणित प्रतिलिपि ।
२. विदेशी मुद्रा प्राप्तिको प्रतिलिपि ।
३. निकासी प्रज्ञापनपत्रको प्रतिलिपि ।

भारत निकासीमा

१. निकासी प्रज्ञापन पत्रको प्रमाणित प्रतिलिपि ।
२. भारतको जुन स्थानको लागि निकासी गरिएको हो, त्यस ठाउँको बैंकले नेपालको बाणिज्य बैंक मार्फत भुक्तान गरेको प्रमाणको प्रतिलिपि ।

१३६४

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

३. भारतीय पक्षले सामान डेलिभरी लिएको प्रमाणको प्रतिलिपि ।
४. नेपालको वाणिज्य बैंकले भुक्तानी ट्रान्शफर गरेको प्रमाणको प्रतिलिपि ।
बस्तु विनिमयद्वारा हुने निकासीमा
१. निकासी कर्ता र आयातकर्ता बीच भएको सम्झौताको प्रतिलिपि ।
२. निकासी प्रज्ञापनपत्रको प्रतिलिपि ।
३. भंडार कार्यालयले जारी गरेको स्थलगत आयात इजाजतपत्रको प्रतिलिपि ।
४. निकासी बापत प्राप्त भएको सामानको विवरण र आयात प्रज्ञापनपत्रको प्रतिलिपि ।

निकासी गर्ने सामानमा अन्तःशुल्क लाग्ने रहेछ भने अन्तःशुल्कको निकासी माग फारम र अन्तःशुल्क बुझाएको प्रमाणको प्रतिलिपि पेश गर्नु पर्ने छ ।

खण्ड ३६, संख्या १५, मिति २०४६।४।६ को नेपाल राजपत्र भाग ३ मा प्रकाशित यस मन्त्रालयको सूचना १ खारेज गरिएको छ ।

आज्ञाले,
रामविनोद भट्टराई
श्री ५ को सरकारको का. मु. सचिव

(२)

मुद्रण विभाग, सिंहदरबार, काठमाडौंमा मुद्रित ।

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।